

## अङ्क 18

DeKalb County School District का परिवारलाई अभिवादन,

म आशा गर्दछु कि सबै जनाले राम्रोसँग विदा मनाउनुभयो । हाम्रा धेरै परिवारहरूका लागि यो वर्ष फरक देखिन सक्छ तर पनि मलाई विश्वास छ कि हामी यस मौसममा खुसी हुने कुनै कुरा भेटाउन सक्छौं । हाम्रो समुदायलाई अहिलेको समयमा अगाडि बढ्न सहयोग गर्न प्रतिबद्ध उत्कृष्ट समिति सदस्यहरू, विद्यार्थी, कर्मचारी, प्रशासक, शिक्षक तथा अग्र पङ्क्तिमा बसेर काम गर्ने कर्मचारीहरू प्रति म अत्यन्तै आभारी छु ।

कृपया भौतिक उपस्थितिमा विद्यालय पुनः प्रवेश गर्ने सम्बन्धमा डिस्ट्रिक्टका लिडर, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीका लागि जानकारी सुन्नका निम्ति सोमबार, डिसेम्बर 7 गरे समितिको बैठक हेर्नुहोस् । यी विवरणहरूले हाम्रो समुदायका सरोकारवालाहरूलाई जाडो विदाका दौडान 2021 को तयारी गर्न र DeKalb विद्यालयहरूलाई पुनः सुचारू गर्न सहयोग गर्दछ । तपाईं DeKalb County मा च्यानल 24 मा गएर वा [DeKalb Schools TV](#) मा अनलाइन मार्फत समितिको बैठक हेर्न सक्नुहुन्छ । हामीसँग मन लागेको समयमा भिडियो हेर्ने चाहना भएका व्यक्तिहरूको लागि भिडियो-अन-डिमान्डको विकल्प पनि छ ।

म चाँडै नै DCSD का सामर्थ्यहरू, अवसरहरू र विरासतसम्बन्धी प्रतिबद्धताहरूका साथै मेरो 100 दिने योजनाको बारेमा बताउनेछु । म मेरा निष्कर्षहरूको बारेमा सुनाउन पाउँदा र शैक्षिक उत्कृष्टता प्राप्त गर्न हाम्रा शिक्षार्थी समुदायलाई प्रेरित गर्ने DSOS को परिकल्पना साकार पार्ने काम जारी राख्न पाउँदा उत्साहित छु ।

### COVID-19 को बारेमा नयाँ जानकारी

Georgia Department of Public Health (GDPH) को गणना अनुसार दुई हप्ताको अवधिमा प्रत्येक 100,000 बासिन्दाहरूमा 100 जना भन्दा बढी व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ । यसको अर्थ समुदायमा संक्रमण “एकदम उच्च स्तरमा फैलिएको छ” भन्ने हुन्छ । GDPH ले जानकारी दिए अनुसार आजको मितिसम्म संक्रमितको सङ्ख्या 323 पुगेको छ । DeKalb काउन्टीको समुदायमा कुन स्तरमा संक्रमण फैलिएको छ भनेर अद्यावधिक जानकारी प्राप्त गर्न, कृपया निम्न वेबसाइट हेर्नुहोस्: <https://dph.georgia.gov/covid-19-daily-status-report>. संक्रमितको सङ्ख्या बढेकोमा चिन्तित भए पनि हामी निरन्तर रूपमा भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी गर्नेछौं र हाम्रा विद्यार्थी तथा कर्मचारीहरू सुरक्षित खुलाइका लागि तयार रहन्छन् भनेर सुनिश्चित गर्नका निम्ति सुरक्षासम्बन्धी स्पष्ट उपायहरूलाई बढवा दिनेछौं ।

संयुक्त राज्य अमेरिकामा संक्रमितको सङ्ख्या बढे सँगै, विदा मनाउने सबैभन्दा सुरक्षित तरिका भनेको घरमा बस्ने मानिसहरूसँग विदा मनाउनु हो । घरमा नबस्ने परिवार तथा साथीहरूसँगको जमघटले कोभिड-19 वा फ्लू फैलने वा लाग्ने सम्भावना बढ्न सक्छ ।

बिदाको मौसममा कसरी सुरक्षित रहने भन्ने सम्बन्धमा CDC ले प्रदान गरेका सुझावहरूका लागि यहाँ क्लिक गर्नुहोस् ।

### परिवारको सशक्तिकरण र सामुदायको संलग्नता

परिवार संलग्नताको राष्ट्रिय महिनालाई मान्यता दिन र मनाउनका निम्ति, हामीले नोभेम्बर 21 मा भर्चुअल अभिभावक तथा परिवार सशक्तिकरण कन्फरेन्स आयोजन गर्यौं । यो कन्फरेन्सले परिवारहरूलाई भर्चुअल जानकारी सत्रहरूका साथै डिजिटल श्रोतहरू तथा प्रदायकहरू प्रदान गर्यो । कन्फरेन्समा उपस्थिति जनाउने सबै जनालाई धन्यवाद छ र यो हस्ता भेला सञ्चालन गरेकोमा Parent Advisory Council (PAC) लाई धन्यवाद दिन चाहन्छु । यो सहकार्यले हाम्रो समुदायलाई निरन्तर रूपमा मजबुत बनाइ रहनेछ । डिसेम्बर महिनाका लागि तय गरिएको प्रधानाध्यापक, कर्मचारी र परिवारको अतिरिक्त बैठकमा लागि सम्पर्कमा रहनुहोस् । Microsoft को लाइभ कार्यक्रम कसरी पहुँच गर्ने भन्ने निर्देशनहरू आवश्यक परेमा कृपया यहाँ हेर्नुहोस् <https://www.dekalbschoolsga.org/featured-news/regional-parents-town-hall/> ।

मैले हिजो Latino American Association Latin Fever कार्यक्रममा उत्कृष्ट समय बिताए र म प्रमुख कार्यकारी अधिकृतको प्रशंसा गर्न चाहन्छु जो हाम्रो सल्लाहकार समितिका सदस्य हुन् । Latino American Association ले समुदायमा उत्कृष्ट काम गर्छ र तपाईंको प्रशंसा गरिन्छ ।

समुदाय र गाउँको रूपमा, हामी सबै सँगै यसमा छौं । कृपया आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् र DCSD निरन्तर रूपमा बलियो र राम्रो हुँदै जानेछ भन्ने कुरामा ढुक्क हुनुहोस् ।

तपाईंको #1 प्रशंसक,

Cheryl Watson-Harris